

Rev

Chapter 15

Nepali Interlinear

Reference: Nepali ERV

1	Kaì अनि	εἶδον देखें	ἄλλο अर्को	σημεῖον चिन्ह	ἐν मा	τῷ त्यो	οὐρανῷ, स्वर्गमा,	μέγα ठूलो	καὶ अनि	θαυμαστόν: अचम्मको:	ἀγγέλου स्वर्गदूतहरू
	G2532	G3708	G0243	G4592	G1722	G3588	G3772	G3173	G2532	G2298	G0032
	ἐπτὰ, सातवटा,	ἔχοντας भएका	πληγὰς महामारीहरू	ἐπτὰ -- सातवटा —	τὰς ती	ἐσχάτας, अन्तिमका,	ὅτι किनभने	ἐν मा	αὐταῖς तिनमा	ἐτελέσθη पूरा-भयो	ὁ त्यो
	G2033	G2192	G4127	G2033	G3588	G2078	G3754	G1722	G0846	G5055	G3588
	θυμὸς क्रोध	τοῦ त्यो	Θεοῦ. परमेश्वरको।								
	G2372	G3588	G2316								

तब मैले स्वर्गमा अर्को संकेत देखे। यो महान अनि अद्भूत थियो। त्यहाँ सात विपत्ती ल्याउने सात स्वर्गदूतहरू थिए। ती अन्तिम विपत्तीहरू थिए। किनभने यी विपत्तीहरू पछि परमेश्वरको क्रोध समाप्त हुनेछ।

2	Kaì अनि	εἶδον देखें	ὡς जस्तो	θάλασσαν, समुद्र,	ὕαλινην काँचको	μεμιγμένην मिसाइएको	πυρί, आगोसँग,	καὶ अनि	τοὺς तीलाई	νικῶντας जित्नेहरू		
	G2532	G3708	G5613	G2281	G5193	G3396	G4442	G2532	G3588	G3528		
	ἐκ बाट	τοῦ त्यो	θηρίου, पशुको,	καὶ अनि	ἐκ बाट	τῆς त्यो	εἰκόνο मूर्तिको	αὐτοῦ; त्यसको;	καὶ अनि	ἐκ बाट	τοῦ त्यो	ἀριθμοῦ सङ्ख्याको
	G1537	G3588	G2342	G2532	G1537	G3588	G1504	G0846	G2532	G1537	G3588	G0706
	τοῦ त्यो	ὀνόματος नामको	αὐτοῦ, त्यसको,	ἐστῶτας खडा-भएका	ἐπὶ माथि	τῆν त्यो	θάλασσαν समुद्र	τῆν त्यो	ὕαλινην, काँचको,	ἔχοντας भएका		
	G3588	G3686	G0846	G2476	G1909	G3588	G2281	G3588	G5193	G2192		
	κιθάρας वीणाहरू	τοῦ त्यो	Θεοῦ. परमेश्वरका।									
	G2788	G3588	G2316									

मैले आगोसित मिसाइएको काँचको समुद्र जस्तै केही चीज देखें। समस्त मानिसहरू जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरूमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरूसित वीणा थियो जो परमेश्वरले दिएका थिए।

3	καὶ अनि	ῥῆδουσιν गाउन्छन्	τῆν त्यो	ὠδὴν गीत	Μωϋσέως, मोशाको,	τοῦ त्यो	δούλου दासको	τοῦ त्यो	Θεοῦ, परमेश्वरको,	καὶ अनि	τῆν त्यो	
	G2532	G0103	G3588	G5603	G3475	G3588	G1401	G3588	G2316	G2532	G3588	
	ὠδὴν गीत	τοῦ त्यो	Ἄρνιου, थुमाको,	λέγοντες, भन्दै,	Μεγάλα महान्	καὶ अनि	θαυμαστὰ अचम्मका	τὰ ती	ἔργα कार्यहरू	σου, तपाईंका,	Κύριε प्रभु	
	G5603	G3588	G0721	G3004	G3173	G2532	G2298	G3588	G2041	G4771	G2962	
	ὁ त्यो	Θεός परमेश्वर	ὁ त्यो	Παντοκράτωρ! सर्वशक्तिमान्!	δίκαιαι धार्मिक	καὶ अनि	ἀληθινὰ सत्य	αἱ ती	ὁδοί बाटहरू	σου, तपाईंका,	ὁ हे	
	G3588	G2316	G3588	G3841	G1342	G2532	G0228	G3588	G3598	G4771	G3588	
	Βασιλεὺς राजा	τῶν ती	ἐθνῶν! जातिहरूको!									
	G0935	G3588	G1484									

तिनीहरूले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए: “परमप्रभु-परमेश्वर, सर्व-शक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरूका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।

4	τίς कोले	οὐ न	μὴ नै	φοβηθῆ, डराउनेछ,	Κύριε, प्रभु,	καὶ अनि	δοξάσει महिमा-गर्नेछ	τὸ त्यो	ὄνομά नाम	σου? तपाईंको?	ὅτι किनभने
	G5101	G3756	G3361	G5399	G2962	G2532	G1392	G3588	G3686	G4771	G3754
	μόνος एकलै	ὄσιος; पवित्र;	ὅτι किनभने	πάντα सबै	τὰ ती	ἔθνη जातिहरू	ἤξουσιν आउनेछन्	καὶ अनि	προσκυνήσουσιν पूजा-गर्नेछन्	ἐνώπιόν सामु	
	G3441	G3741	G3754	G3956	G3588	G1484	G2240	G2532	G4352	G1799	
	σου; तपाईंको;	ὅτι किनभने	τὰ ती	δικαιώματά धार्मिक-कार्यहरू	σου तपाईंका	ἐφανερώθησαν. प्रकट-भए।					
	G4771	G3754	G3588	G1345	G4771	G5319					

हे परमप्रभु, समस्त मानिसहरू तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरूले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरू आउनेछन् अनि तपाईंको सामुने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

5	Καὶ अनि	μετὰ पछि	ταῦτα यीनीहरू	εἶδον, देखें,	καὶ अनि	ἠνοίγη खोलियो	ὁ त्यो	ναὸς मन्दिर	τῆς त्यो	σκηνοῆς पवित्र-तम्बुको	τοῦ त्यो
	G2532	G3326	G3778	G3708	G2532	G0455	G3588	G3485	G3588	G4633	G3588
	μαρτυρίου साक्षीको	ἐν मा	τῷ त्यो	οὐρανῷ; स्वर्गमा;							
	G3142	G1722	G3588	G3772							

तब मैले स्वर्गमा साक्षीको मन्दिर देखें जुन खुल्ला थियो।

6	καὶ अनि	ἐξῆλθον निस्के	οἱ ती	ἑπτὰ सातवटा	ἄγγελοι स्वर्गदूतहरू	οἱ जो	ἔχοντες भएका	τὰς ती	ἑπτὰ सातवटा	πληγὰς महामारीहरू	ἐκ बाट	τοῦ त्यो
	G2532	G1831	G3588	G2033	G0032	G3588	G2192	G3588	G2033	G4127	G1537	G3588
	ναοῦ, मन्दिरबाट,	ἐνδεδुμένοι लगाएका	λίον सनको-कपडा	καθαρόν, सफा,	λαμπρόν, चम्किलो,	καὶ अनि	περιεζωσμένοι बाँधिएका	περὶ चारैतिर	τὰ ती			
	G3485	G1746	G3043	G2513	G2986	G2532	G4024	G4012	G3588			
	στήθῃ, छातीहरूमा,	ζώνας पट्टाहरू	χρυσᾶς. सुनका।									
	G4738	G2223	G5552									

अनि सात विपत्तीहरू ल्याउने स्वर्गदूतहरू मन्दिर बाहिर आए। तिनीहरूले सफा चम्किलो मलमलको लुगा लगाएका थिए। तिनीहरूले आफ्नो छाती सुनौला पट्टीले बाँधेका थिए।

7	καὶ अनि	ἐν एउटा	ἐκ बाट	τῶν ती	τεσσάρων चारवटा	ζώων प्राणीहरूले	ἔδωκεν दियो	τοῖς ती	ἑπτὰ सातवटा	ἀγγέλοις स्वर्गदूतहरूलाई	ἑπτὰ सातवटा
	G2532	G1520	G1537	G3588	G5064	G2226	G1325	G3588	G2033	G0032	G2033
	φιάλας कचौराहरू	χρυσᾶς, सुनका,	γεμούσας भरिएका	τοῦ त्यो	θυμοῦ क्रोधले	τοῦ त्यो	Θεοῦ, परमेश्वरको,	τοῦ जो	ζῶντος बाँच्नुहुन्छ	εἰς मा	τοῦς ती
	G5357	G5552	G1073	G3588	G2372	G3588	G2316	G3588	G2198	G1519	G3588
	αἰῶνας युगो-युग	τῶν ती	αἰώνων. युगोसम्म।								
	G0165	G3588	G0165								

तब चार मध्ये एक सजीव वस्तुले ती सात स्वर्गदूतहरूलाई सातवटा सुनौला कचौरा दिए। ती कचौराहरू सदा-सर्वदा जीवित रहनु हुने परमेश्वरको क्रोधले भरिएको थियो जो सदा सर्वदा बस्नेछन्।

8	καὶ अनि	ἐγεμίσθη भरियो	ὁ त्यो	ναὸς मन्दिर	καπνοῦ धुवाँले	ἐκ बाट	τῆς त्यो	δόξης महिमा	τοῦ त्यो	Θεοῦ, परमेश्वरको,	καὶ अनि	ἐκ बाट
	G2532	G1072	G3588	G3485	G2586	G1537	G3588	G1391	G3588	G2316	G2532	G1537
	τῆς त्यो	δυνάμεως शक्ति	αὐτοῦ; उहाँको;	καὶ अनि	οὐδεὶς कोहीले-पनि	ἐδύνατο सकेन	εἰσελθεῖν प्रवेश-गर्न	εἰς मा	τὸν त्यो	ναὸν, मन्दिरमा,	ἄχρι सम्म	
	G3588	G1411	G0846	G2532	G3762	G1410	G1525	G1519	G3588	G3485	G0891	
	τελεσθῶσιν पूरा-होउन्	αἱ ती	ἐπατὰ सातवटा	πληγαὶ महामारीहरू	τῶν ती	ἐπατὰ सातवटा	ἀγγέλων. स्वर्गदूतहरूका।					
	G5055	G3588	G2033	G4127	G3588	G2033	G0032					

मन्दिरमा परमेश्वरको महिमा अनि शक्तिको धुवाँले भरिएको थियो। सात स्वर्गदूतका सात विपत्तीहरू पुरा नहुज्जेलसम्म मन्दिरभित्र कसैले पनि प्रवेश गर्न सक्तैनथ्यो।